

राक्सिराङ्ग गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय

चैनपुर, मकवानपुर  
३ नं. प्रदेश, नेपाल

आ.व.२०७६/०७७ को बाँकी अवधिको लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि)संकलनको ठेक्का सम्बन्धि सिलबन्दी बोलपत्र  
आव्हानको सूचना ।

प्रथम पटक प्रकाशित मिति २०७६/८/२२

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा (२) को खण्ड घ (६) को व्यवस्था बमोजिम मनहरी खोला, मनहरीपुल देखि उत्तर गोरङ्गदी दोभान सम्मको स्वीकृत IEE प्रतिवेदन बमोजिमका विभिन्न २८ क्षेत्रहरुबाट तोकिएको मापदण्ड बमोजिम नदिजन्य पदार्थ संकलन/ उत्खनन् गरि ३ नं. प्रदेश आर्थिक ऐन २०७५ ले तोकेको दरमा विक्री गर्ने कार्य ठेक्का बन्दोबस्त गरि गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा कम्पनिहरुले तपशिलको शर्तहरुको अधिनमा रही विधुतीय माध्यम (E-Submission) बाट [www.bolpatra.gov.np/egp](http://www.bolpatra.gov.np/egp) मा गई सिलबन्दी बोलपत्र पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

तपशिल

सि. नं.	आय ठेका नं.	ठेकाको नाम	अधिकतम परिमाण(घन फिटमा)	न्युनतम अंक (कर बाहेक)	धरौटी रकम	बोलपत्र फाराम दस्तुर	बोलपत्र फाराम खरिद गर्ने अन्तिम मिति	बोलपत्र फाराम दाखिला गर्ने अन्तिम मिति र समय
१	१/० ७६/ ७७	नदिजन्य पदार्थ संकलन एवं विक्री	१७६९५४६.८९	१,५९,२५,९२२।००	कबोल अंकको ५ %	रु.३०००/	३० औं दिन सम्म ।	३१औं दिनको १२:०० बजे सम्म

शर्तहरू

- बोलपत्र फाराम पेश गर्ने फर्मले बोलपत्र दस्तुर वापतको रकम यस गाँउपालिकाको बैंक अफ काठमाडौं चैनपुर शाखाको संचित कोष खाता ग-४-१/०१८७०००००००२५२४ मा जम्मा गरेको सक्कल भौचर सहित फर्मको इजाजत पत्र, मु.अ.कर.दर्ताको प्रमाणपत्र, आ.व. २०७५/७६ को आयकर चुक्ता प्रमाणपत्र तथा व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
- बोलपत्र दाखिला गर्दा आफुले कबोल गरेको अंकको ५% रकम धरौटी वापत यस कार्यालयको नाममा बैंक अफ काठमाडौं चैनपुर शाखाको खाता नं.ग-३/०१८७००००००३५२४ मा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त 'क' श्रेणीको वाणिज्य बैंकबाट यस गाँउपालिकाको नाममा जारी भएको कम्तिमा १२० दिन म्याद भएको बोलपत्र जमानत पेश गर्नुपर्नेछ ।
- बोलपत्र दाखिला गर्दा प्रचलित कानूनद्वारा निर्धारित रित पुर्याउनु पर्नेछ ।
- रितपूर्वक दर्ता भएका बोलपत्रहरूलाई बोलपत्र दाखिला गर्ने अन्तिम दिनको २:००बजे ठेकेदार वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ तर ठेकेदार वा निजको प्रतिनिधिको अनुपस्थितिले ठेका खोल्न बाधा पर्ने छैन ।
- कबोल रकम अंक र अक्षरमा प्रष्टसंग उल्लेख गरेको हुनुपर्दछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएकोलाइ मान्यता दिइनेछ ।
- ठेका अवधि सम्झौता भएको मितिदेखि २०७७ असार मसान्त सम्म हुनेछ तर नदिबाट नदिजन्य पदार्थ संकलन/उत्खनन् कार्य २०७७ जेष्ठ मसान्त सम्म मात्र हुनेछ ।
- बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले १५ दिन भित्र कबोल अंकको न्युनतम ४० प्रतिशतले हुने रकम बुझाउनुपर्नेछ । बाँकी रकमको हकमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी भएको २०७६ श्रावण मसान्तसम्मको म्याद भएको बैंक ग्यारेन्टी(Performance Bond)पेश गरि ठेका सम्झौता गर्नुपर्नेछ । यस प्रयोजनका लागि

कबोल अंक भन्नाले बोलपत्र दाताले कबोल गरेको रकम र सो रकमको १३% ले हुने मु.अ. कर तथा १.५% ले हुने अग्रिम आयकर समेत जोडी कायम हुन आउने रकमलाई बुझाउनेछ ।

८. ठेक्का कबोल गर्ने ठेकेदारले तोकिए बमोजिम कर उठाउँदा प्रयोग गर्ने रसिदहरू आफैले छपाई सो रसिद यस कार्यालयबाट अनिवार्य रूपमा प्रमाणित गराई प्रयोग गर्नुपर्नेछ ।
९. नदिजन्य पदार्थ संकलन/ उत्खनन् गर्दा स्वीकृत IEE प्रतिवेदन, नेपाल सरकार एवं प्रदेश सरकारबाट जारी भएका नियमन सम्बन्धि प्रतिवेदन र कार्यविधिहरू, ढुंगा गिट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिका निर्णयहरू तथा प्रचलित सम्बन्धित कानुनका व्यवस्थालाई पालना गर्नु ठेकेदारको कर्तव्य हुनेछ ।
१०. संकलन /उत्खनन् एवं ढुवानी कार्यलाई वातारणमैत्री र गुनासोरहित बनाउनु पर्नेछ । व्यक्तिगत एवं सर्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याउने, नदीको स्वच्छ वहावलाई धुमिल बनाउने, जथाभावी रूपमा पहुँच मार्ग बनाउने कार्य दण्डनीय हुनेछ ।
११. ठेकेदारले आफुले संकलन र विक्री गरेको परिमाणको विवरण आवधिक रूपमा गाउँपालिकामा बुझाउनु पर्नेछ । संकलन स्थलमै तथा विक्री शुल्क विक्री गर्दाको अवस्थामा लिने व्यवस्था मिलाउनु पर्नेछ ।
१२. यस उल्लेखित कार्य विपरित कार्य भएको पाइएमा जुनसुकै बखत ठेक्का तोड्न सकिनेछ र नियमानुसारको कारवाही समेत भै जानेछ ।
१३. यस ठेक्का स्वीकृत वा अस्वीकृत गर्ने अधिकार गाउँपालिकामा निहित रहने छ ।
१४. यस सुचनामा लेखिएका कुराहरू यसै बमोजिम, यसमा छुटेका विषयहरू ठेक्का सम्झौता बमोजिम तथा ठेक्का सम्झौतामा समेत छुटेका विषयहरू प्रचलित कानुन बमोजिम हुनेछ ।